



प.सं. ०७४/७५

च.नं.

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय

गुलरिया, बर्दिया

०८४-४२०१३३ प्र.जि.अ.

०८४-४२००९५ स.प्र.जि.अ./प्र.अ.

०८४-४२०१३२ प्र.अ.

०८४-४२०२७६ प्रशासन

०८४-४२०२४५ फ्याक्स

०८४-४२०९९९ DEOC

website:daobardiya.moha.gov.np

email:daobardiya@moha.gov.np

d_bardiya@yahoo.com

मिति: २०७४/०४/३०

आज मिति २०७४/०४/३० गतेका दिन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष बिष्णुबहादुर थापाज्यूको अध्यक्षता र पशुपक्षी विकास मन्त्री माननीय सन्तकुमार चौधरी थारु र व्यवस्थापिका संसदका माननीय सदस्य मानबहादुर थारुको बिशेष उपस्थितिमा जिल्ला दैवी प्रकोप उद्धार समितिको बिषयगत क्षेत्र प्रमुखको बैठक बसी गरेको निर्णय अनुरोध छ ।

तपशिल

निर्णय नं. १

जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक औषधी जनशक्ति सहित बाढी पीडित बसेका अस्थायी आश्रयस्थलमा स्वास्थ्य शिविर संचालन गर्ने ।

निर्णय नं. २

जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय तथा स्थानीय तहले बाढीबाट क्षति भएका बाटो, कल्भर्ट, पुल पुलेसा सार्वजनिक पुर्वाधार सुचारु रूपले संचालन गर्ने ।

निर्णय नं. ३

जिल्ला प्राविधिक कार्यालयले भवन डिभिजन कार्यालय बाँकेको नेतृत्वमा तथा रेडक्रसको सहयोगमा बाढी पीडितहरूको लागी अस्थायी आश्रयस्थल निर्माण गर्ने ।

निर्णय नं. ४

जिल्ला कृषि विकास विकास कार्यालयले नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ तथा स्थानीय तहसंग समन्वय गरी खाद्यान्न तथा राहत वितरणको व्यवस्था गर्ने ।

निर्णय नं. ५

जिल्ला खानेपानी कार्यालयले बाढी पीडित बसेका आश्रयस्थलमा स्वच्छ खानेपानी, पानी शुद्ध पार्ने पियुस, वाटरगार्डको व्यवस्था गर्ने ।

निर्णय नं. ६

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा रेडक्रसका तालिम प्राप्त जनशक्तिले खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपले संचालन गर्ने ।

निर्णय नं. ७

जिल्ला शिक्षा कार्यालयले बाढीबाट क्षति भएका विद्यालय, पाठ्यपुस्तक, शैक्षिक सामाग्रीको प्रबन्ध गर्ने ।

निर्णय नं. ८

महिला तथा बालबालिका कार्यालयले बाढीबाट पीडित भएका जेष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती, अपाङ्ग भएका व्यक्तिहरूको लागि न्यानो कपडा, पौष्टिक आहारा, झुल, स्यानिटेशन किट, भाडाकुडा, यातायात खर्चको व्यवस्था गर्ने ।

निर्णय नं. ९

जिल्ला वन कार्यालयले बाढी पीडितहरूको काठ दाउरा निःशुल्क रूपले वितरण गर्ने ।

निर्णय नं. १०

बाढीबाट क्षति भएका सडकहरू सडक डिभिजन कार्यालय बाँके अन्तर्गतका सडकहरू नेपालगंज-गुलरिया सडक, पूर्वपश्चिम लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडक तथा राजमार्ग जोड्ने बाटोहरू सुचारु रूपले संचालन गर्ने ।

निर्णय नं. ११

जल उत्पन्न पक्रोप नियन्त्रण डिभिजन कार्यालय बाँकेले बबई मानखोला, कर्णाली, ओराही, बुढीकुलोमा आपतकालिन तटबन्धन अविलम्ब गर्ने ।

निर्णय नं. १२

बबई सिंचाई आयोजनाले बाढीबाट क्षति भएको नहरको मर्मत संभार गर्ने । जिल्ला सिंचाई डिभिजन कार्यालयले बाढीबाट क्षति भएका सिंचाई आयोजनाको मर्मत सम्भार गर्ने ।

निर्णय नं. १३

नेपाल विद्युत प्राधिकरण गुलरिया शाखाले बाढीबाट अवरुद्ध विद्युत सेवा अविलम्ब संचालन गर्ने ।

निर्णय नं. १४

नेपाल टेलिकम गुलरिया शाखाले बाढीबाट क्षति भएका संरचनाहरू अविलम्ब मर्मत गरी संचार सेवा सुचारु रूपले संचालन गर्ने ।

निर्णय नं. १५

नेपाली सेनाले जिल्ला पशु सेवा कार्यालयसंग समन्वय गरी बाढीले बगाएर ल्याएका पशु पंक्षी तथा बाढीका कारणले मरेका जनावरको उचित रूपले गाड्ने व्यवस्थापन गर्ने ।

निर्णय नं. १६

जिल्ला आपतकालिन कार्य संचालन केन्द्र(DEOC)ले स्थानीय तह रेडक्रस र नेपाल प्रहरीसंग समन्वय गरी द्रुत लेखाजोखा फारम(IRA) भर्न व्यवस्था मिलाउने ।

निर्णय नं. १७

जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको सूचना तथा समन्वय शाखाले स्थानीय तहबाट आएका तथ्याङ्क(द्रुत लेखाजोखा फारम) लाई प्रशोधन गरी जिल्ला दैवी प्रकोप उद्धार समितिमा पेश गर्ने ।

निर्णय नं. १८

हुलाकी सडक आयोजनाले बाढीबाट अवरुद्ध गुलरिया-भुरिगाउँ सडक तथा गुलरिया-राजापुर सडक तुरुन्त संचालन गर्ने ।

निर्णय नं. १९

सडक डिभिजन कार्यालयले जब्दीघाटमा बाढीबाट क्षति भएको सडक पुल मर्मत संभार तथा संरक्षण अविलम्ब गर्ने ।

निर्णय नं. २०

बाढी प्रभावित व्यक्तिहरुलाई वितरण गर्ने प्रयोजनको लागि नेपाल खाद्य संस्थानलाई चामल उपलब्ध गराउन र साल्टेडिडलाई नुन उपलब्ध गराउन खुलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गर्ने ।

निर्णय नं. २१

बाढी प्रभावितलाई उपलब्ध गराउने प्रयोजनको लागि मापदण्ड अनुसार राहत प्याकेज बनाई खाद्यान्न वितरण गर्ने व्यवस्थापन गरिदिन विश्व खाद्य कार्यक्रम(WFP) नेपालगंजलाई अनुरोध गर्ने ।

निर्णय नं. २२

बाढी प्रभावित व्यक्तिहरुलाई सहयोग गर्न चाहने NGO/INGO हरुलाई दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गर्ने गरी समन्वयमा स्वीकार गर्ने निर्णय गरियो ।

निर्णय नं. २३

सवै बिषयगत कार्यालयहरुले प्रभावकारी समन्वयको लागि आफ्नो आफ्नो कार्यालयको कर्मचारीका लागि विपद सम्पर्क व्यक्ति (Disaster Focal Person) तोक्ने र जानकारी दिने ।

निर्णय नं. २४

केन्द्रिय दैवी प्रकोप उद्धार समितिको मिति २०७४/०४/२८ को निर्णय बैठकमा जानकारी गराइयो ।